




# म्यागङ्ग गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय



सुपरीवेक्षक, गणक पदपूर्ति सम्बन्धि सूचना ।

सूचना प्रकाशित मिति: २०७७/०९/०५

प्रस्तुत विषयमा चालु आ.व. २०७७/०७८ मा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बाट संचालित गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण को लागि स्वीकृत "गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका, २०७५" बमोजिम तपशिलको पदमा करार सेवामा पदपूर्ति गर्नु पर्ने भएकोले ईच्छुक योग्य उम्मेदवारहरूलाई दरखास्त दिन यो सूचना प्रकाशित गरिएको छ ।

## तपशिल:

क्र.सं.	विज्ञापन नं.	पद	तह	माग संख्या
१.	१३/०७७/७८	सुपरीवेक्षक	पाँचौ	१
२.	१४/०७७/७८	गणक	चौथो	३

## १. आवश्यक न्यूनतम योग्यता:

**सुपरीवेक्षकको लागि:-** मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्कशास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित सहित कुनै विषयमा कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको ।

**गणकको लागि:-** मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्कशास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित सहित कुनै विषयमा कम्तिमा प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको ।

२. **आवेदन फारम:-** म्यागङ्ग गाउँपालिकाको वेबसाईट [www.myagangmun.gov.np](http://www.myagangmun.gov.np) बाट प्राप्त गर्न सकिनेछ ।

३. **आवेदन बुझाउने स्थान:-** म्यागङ्ग गाउँपालिका, प्रशासन शाखा ।

४. **आवेदन बुझाउने अन्तिम मिति:** २०७७/०९/२०

५. **करार अवधि:** नियुक्ति भएको मितिले बढीमा ५ (पाँच) महिनासम्म

६. **परीक्षाको किसिम:-** प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन गरी अन्तर्वाता लिईनेछ ।

७. **पारिश्रमिक तथा सेवा सुविधा:-** गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका, २०७५ को दफा (२३) को उपदफा (५) बमोजिम हुनेछ ।

८. **आवश्यक कागजात:-** आवेदन फाराम, नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम तथा अनुभवका प्रमाण पत्र, पासपोर्ट साईज फोटो २ प्रति ।

९. **उमेर:-** १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

१०. **थप जानकारीको लागि:** सम्पर्क नं. ९८५१२५४०३२, ९८४९६२२७९७ र ९८५१२५५२६७ वा [myagangrm@gmail.com](mailto:myagangrm@gmail.com)

**नोट:** यस गाउँपालिकाको स्थानीय बसिन्दालाई प्राथमिकता दिइनेछ ।

सविना किवाछे

नि.प्रमुख प्रशासकीय अधिकृत

नि.प्रमुख प्रशासकीय अधिकृत